

रेडियोसागको संगत

हर्षमान महर्जन

मेरो जन्म कीर्तिपुरमा भएको हो, जनमत सङ्ग्रहताका । भनिन्छ, त्यस बेला अधिकांश कीर्तिपुरबासीले बहुदलको पक्षमा आफ्नो मत दिएका थिए । कीर्तिपुर काठमाडौं सहरबाट नजिकै छ । तर विकासका पूर्वाधारका आधारमा हेर्ने हो भने यसलाई काठमाडौंसँग दाँज्ञै मिल्दैन । धेरै मानिसहरू यहाँ रहेको त्रिभुवन विश्वविद्यालयले गर्दा कीर्तिपुरलाई चिन्छन् । हुन पनि नेपालका विभिन्न जिल्ला लगायत विदेशबाट पनि मानिसहरू उच्च शिक्षाका लागि यहाँ ओझिरन्छन् । तर स्थानीय व्यक्तिहरूले शैक्षिक प्रगति खासै गर्न सकेका छैनन् । त्यसैले विश्वविद्यालय आफ्नो आँगनमा भए पनि शैक्षिक हिसाबले पछि परेको कीर्तिपुरलाई धेरै व्यक्तिहरूले बत्तीमुनिको अँथ्यारोको संज्ञा दिएको धेरैपल्ट मैले सुनेको छु । त्रिभुवन विश्वविद्यालय यहाँ भएकोले स्थानीयबासीले केके पाए, केके गुमाए, यो अध्ययनको विषय हो । यहाँ यसको चर्चा गर्ने मेरो उद्देश्य होइन । मलाई मेरो रेडियो श्रवणको अनुभव बाँड्नुछ यहाँ ।

रेडियो मैले कहिलेदेखि सुन्न थालैं, यकिन गरी भन्न गाहो छ । बुवाका अनुसार २०३६ सालमै उहाँले रु. ७५० मा जापानी रेडियो 'फिलिप्स' किन्तुभएको थियो । हुन त २०११ या योभन्दा अगाडि नै कीर्तिपुरमा रेडियो आइसकेको थियो रे । दूरसञ्चार संस्थानका पूर्व कर्मचारी ८० वर्षीय रामबहादुर राजभण्डारीले मलाई जानकारी दिएअनुसार २०११ सालमै उनले रु. ७०० मा 'फिल्को' रेडियो किनेका थिए । कीर्तिपुर भेगमै त्यस बेला उनीसँग र पाँगामा अर्को एकजना मान्छेसँग मात्र रेडियो थियो भन्ने जानकारी पनि दिए उनले । पाँगाका ती अर्का व्यक्तिले कहिले रेडियो किनेका हुन् भन्नेबारे उनलाई पनि केही जानकारी रहेनद्य । रामबहादुरले २०१३ सालमा विजुली आइपुग्दा त्यस रेडियोलाई बेचेर अर्के नयाँ रेडियो किनेका थिए रे । उनका अनुसार सन् १९४८ मा भारतमा महात्मा गान्धीको हत्या हुँदा काठमाडौँका एक मित्रको घरमा उनले कुनै भारतीय रेडियो स्टेसनबाट गान्धीको अन्त्येष्टिको प्रत्यक्ष प्रसारण सुनेका थिए । यस घटनाले उनलाई रेडियो किन्न हौस्याएको थियो ।

म मेरो घरमा भएको रेडियोको कुरा गर्दै थिएँ । मेरो बुवा हिन्दी फिल्मी गीतको सौखिन हुनुहुन्थ्यो । त्यसैले यस्ता गीतहरू सुन्न नै उहाँले रेडियो किन्तुभएको थियो । उहाँलाई रेडियो सिलोनदेखि विविध भारतीसम्म सुन्नुपर्ने । त्यसैले बुवा आफ्नो काममा नगएसम्म र बेलुकी घर फर्केपछि रेडियो बजिरहन्थ्यो ।

विहान सबैरेदेखि बुवा धार्मिक कार्यक्रम सुन्नुहुन्थ्यो । विशेष गरी माघ महिनामा सबैरै प्रसारण हुने श्री स्वस्थानी ब्रत कथा हामी (बुवा, बहिनी र म) रुचिपूर्वक सुन्थ्याँ । आमालाई भने रेडियोमा त्यति चासो थिएन र अहिले पनि छैन । त्यसपछि बुवा अल इण्डिया रेडियोमा हिन्दी फिल्मी अनुरोध गीतहरू सुन्नुहुन्थ्यो । समाचारमा उहाँको कम चाख थियो । २०४६ अगाडिदेखि नै मैले आफैले रेडियो बजाउन र बन्द गर्न थालेको थिएँ । म रेडियो सुन्नै 'होमवर्क' गर्थे । बुवा सिकर्मीको काम गर्नुहुन्थ्यो । उहाँ आफ्नो कामबाट नफर्कुञ्जेलसम्म रेडियो नेपालबाट जुनसुकै कार्यक्रम आओस, म सुन्थ्यै । बाल कार्यक्रम, कृषि कार्यक्रम, बैंकिङ कार्यक्रम, घरेलु तथा साना उद्योग कार्यक्रम, खेलकुद कार्यक्रम आदि । विशेष गरी कृषि कार्यक्रमको 'जेटिए र बूढी आमैको गन्थन' ले मलाई तान्थ्यो ।

२०४६ सालमा जनआन्दोलन हुँदा म पाँच कक्षामा पढ्दै थिएँ । प्रजातन्त्र आएपछि मलाई याद छ, हाम्रो सामाजिक शिक्षाको पाठ्यक्रममा रहेको पञ्चायत भन्ने पाठ नपढाई त्यसको सट्टा सर आफैले प्रजातन्त्रबारे पढाउनु भएको थियो । जनआन्दोलनपूर्व मेरो एकजना मित्रको घर जाँदाखेरि उनले आफ्नो रेडियोमा पुलिसहरूले कुरा गरेको सुन्न मिल्छ भनेका थिए । त्यसै बेला आफ्नो रेडियोलाई

त्यही व्याण्डमा राखेर मलाई पुलिसहरूको कुरा सुनाउने असफल प्रयास पनि गरेका थिए । त्यस बेला केही नबुझे पनि पछि थाहा भयो, त्यो एफएम रेडियो रहेछ । त्यसताका गोप्य रूपमा यसरी एफएम सुनेर नै धेरै मान्छेहरूले प्रहरीले कहाँ छापा मादैछ भन्ने पूर्वजानकारी राख्ये र प्रहरीका त्यस्ता कारवाहीहरू विफल पार्थे भन्ने पनि सुनिन्थ्यो ।

२०४८ सालतिर घरमा टिभी आएपछि रेडियोको धेरै समय यसले खोस्यो । अब म टिभी हेदै होमवर्क गर्ने भाइँ । यसले विहानबेलुकी नियमित रूपमा रेडियो सुन्ने मेरो कार्यतालिकामा बाधा पुऱ्यायो । झन् घरमा टिभीको आगमनको एकदुई वर्षमै डिस एन्टेनाको लाइन जडान भएपछि, रेडियो सुन्ने मेरो समय भन् कम भयो । हिन्दी फिल्महरू हेर्ने बानी बस्यो । तर त्यसको दुई वर्षपछि नै डिस एन्टेनाको लाइन आउन छोड्चो । आफूलाई भने पनु पिर पन्यो । हिन्दी फिल्मी गीत सुन्ने र फिल्म हेर्ने नसा लागिसकेको थियो । त्यसै बेला मैले पुनः रेडियोको मिडियमवेभ र सर्टवेभ व्याण्डहरू घुमाउन थालैँ । त्यसै बेला मैले आकाशवाणीको पञ्चवर्षी कार्यक्रम विविध भारतीको स्टेसन फेला पारैँ । अरु स्टेसन जस्तो प्रस्ट नभई कम्पित स्वरमा यसले पुराना, नयाँ हिन्दी फिल्मी गीतहरू दिइरहन्थ्यो । अब म धेरैजसो यही रेडियो सुन्ने भाइँ ।

फिल्मका बारेमा त्यसताका मैले नियमित सुनेको कार्यक्रम थियो— विविध भारतीको पिटारा कार्यक्रम । यो कार्यक्रम हरेक दिन दिउँसो ४:१५ देखि ५:१५ सम्म प्रसारण गरिन्थ्यो जुन अद्यापि यथावत् छ । त्यसैअन्तर्गत हरेक शुक्रबार प्रसारण हुने बाइसकोप कि बाटेमा सँधै कुनै एक हिन्दी फिल्मको जानकारी दिइन्थ्यो र बीचबीचमा ‘साउण्ड ट्रृचाक’ पनि बजाइन्थ्यो । यसै कार्यक्रमबाट मैले दो बिगा जमिन, साहब बेबी और गुलाम, आकोश जस्ता नाम चलेका धेरै हिन्दी फिल्महरूको जानकारी पाएको थिएँ । त्यस्तै ४:१५ भन्दा अगाडि सँधै यस स्टेसनले नाटक दिन्थ्यो । ती नाटकहरू धेरैजसो विश्वका विभिन्न भाषा लगायत भारतकै अन्य भाषावाट अनुवाद गरिएका हुन्थे ।

२०५१ सालतिर केबुल लाइन जडान गरेपछि डिस एन्टेनाको लाइनमा भन्दा आठनौओटा बढी च्यानलहरू आउँथे । अब फेरि रेडियो कार्यक्रमका लागि मसँग अति नै कम समय हुने भयो । झन् कक्षा आठदेखि नै स्कूल छुट्टीपछि, पनि अनिवार्य रूपमा कोचिङ्ग जानुपर्ने बाध्यता आइपन्यो । यसकारण म बढी व्यस्त हुन थालैँ र शनिवारमात्र मैले मजाले रेडियो सुन्न पाउने भाइँ । अरु दिन समय मिलाएर र छानेर मात्र कार्यक्रमहरू सुन्न सक्ने भाइँ । ती छानेर सुन्ने कार्यक्रममध्ये विहीबार बेलुकी ८:१५ देखि बज्ञे दिन प्रतिदिन कार्यक्रम नियमितजसो सुन्नैँ ।

यस कार्यक्रममा समसामयिक सामाजिक विषयहरूलाई नाटकीय ढंगले व्यङ्गय गरी प्रसारण गरिन्थ्यो । यसै कार्यक्रममा मैले पहिलोपल्ट सुरवीर पण्डित, जीतु नेपाल, दमन रूपाखेतीको नाम सुनेको थिएँ । खासगरी सुरवीर पण्डित मलाई औधी मन पर्थ्यो । यसै कार्यक्रमका लागि हाम्रो स्कूलमा नेपाली पढाउने गुरु गणेश भट्टराईले एउटा नाटक पठाउनु भएको थियो जुन प्रसारण भएको भोलिपल्ट मैले उहाँसँग त्यस नाटकबारे कुरा गरेको थिएँ ।

नाटकमा मेरो विशेष रुचि थियो । शनिबारको नाटक म नियमित रूपमा सुन्न्यै । नेपाल टेलिभिजनबाट दिउँसो दुई बजेपछि, मात्र फिल्म प्रसारण हुने र नाटक भने दिउँसो साढेएकदेखि दुई बजेसम्म आउने भएकाले मैले रेडियो नाटक छोड्नु परेन । तर एउटै नाटक पुनः प्रसारण गरिँदा मलाई नरमाइलो लाग्यथ्यो । यस कुरालाई मैले २०५७ सालमा चलचित्रसम्बन्धी एउटा कार्यक्रममा भेट हुँदा मदनदास श्रेष्ठसँग राखेको थिएँ । त्यस बेला उनले नेपालमा नाटक लेखे माञ्चे धेरै कम रहेको जानकारी दिएका थिए ।

विभिन्न चाडपर्व र विशेष उत्सवका अवसरमा पनि रेडियो नेपालले नाटक प्रसारण गर्थ्यो । यस्तै एउटा नाटकले लिएको विषयवस्तु मलाई चित बुझेको थिएन । नाटकको कथाअनुसार घरमा अरू मानिस नहुँदा रजस्वला भएकी एक महिलाले आफ्नो खेतमा काम गर्ने खेतालाहरूलाई खाजा पकाई खुवाइन् । यसले गर्दा अर्को जन्ममा ती महिला कुरुर्नी र उनको लोग्ने चाहिँ गोरु भएर दुःख पाए । यस नाटकले विज्ञानविपरीत सन्देश दिएकाले मलाई वाहियात लागेको थियो । यो नाटक यस्तै उत्सवमा प्रसारण भएको थियो या शनिबारकै दिन, मलाई यकिन भएन ।

२०५२ सालताका कुलेश्वरका एक साथीकहाँ जाँदाखेरि रेडियोमा अङ्ग्रेजी गीतको 'काउन्ट डाउन' सुनें । साथीले मलाई 'यो एफएम प्रसारण हो' भने । त्यस बेला मलाई यो कुनै नयाँ रेडियो स्टेसन जस्तो लागेर होला, घरको रेडियोमा त्यस स्टेसनलाई खोज्न, तर पाइन । यसै खोजका क्रममा बरु मैले बीबीसी, भवाइस अफ अमेरिका जस्ता अङ्ग्रेजी भाषी प्रसारणहरू भेट्टाएँ । त्यस बेला मैले कुन स्टेसन, कुन ठाउँमा, कुन व्याण्डमा आउँछ भन्ने सानो सूची नै बनाएको थिएँ । तर ती प्रसारणहरू विभिन्न समयअनुसार बेरलाबेरलै व्याण्डमा बजे हुँदा त्यस सूचीले मलाई त्यति सहयोग गरेन । यसै क्रममा मैले केही स्टेसनबाट कथा वाचन गरेको पनि सुनें । मनमोहक वाचन शैली सुनेर मलाई औधी खुशी लागेको थियो । मेरो रेडियोले एफएम प्रसारण नटिप्ने कुरा पछि मात्र थाहा पाएँ ।

आखिरमा घरमा एफएम रेडियो पनि आइपुग्यो २०५४ सालतिर । त्यस रेडियोले मलाई राती अबेरसम्म जागा बस्न सघायो । रेडियो सुन्दै हिसाब हल गर्ने मैले बानी बसालेको थिए । त्यस ताका राती दस बजेपछि नेपाल भाषाको कार्यक्रम आउँथ्यो । त्यस कार्यक्रमले काठमाडौंका नेवार वर्गमा नेपाल भाषा बोल्ने र नेवार लिपीहरू सिक्ने लहर नै ल्याएको थियो । नेपाल भाषाका विभिन्न गतिविधिहरू, पुरानो र नयाँ नेवारी गीतहरूको जानकारी मैले यसै कार्यक्रमबाट पाएको हुँ । एफएमले नै मलाई पुराना नेपाली गीतहरूसँग परिचित गराएको हो । शनिवार बजे सम्झनाको कोसेली म नियमितजसो सुन्नें । त्यसकै माध्यमले मैले बच्चु कैलाश, उषा मझेशकर जस्ता पुराना गायक गायिकाहरूलाई चिनेको हुँ ।

२०५४ सालमा एसएलसी परीक्षा दिएपछि, मैले रेडियोमा समाचार सुन्न थालें त्यो पनि ज्यादै कम मात्र । योभन्दा अगाडि मलाई समाचारमा चाह्ने थिएन । विस्तारै पत्रपत्रिका पनि पढ्न थालें । एसएलसी दिने भएपछि मात्र मैले पत्रिका किन्न थालेको हुँ । विशेष गरी म भारतीय पत्रिका विज्डम पढ्थैं र कुनै शनिवार कान्तिपुर या गोरखापत्र पनि किन्नें । दैनिक पत्रिकामा पनि प्रथम पृष्ठको समाचारभन्दा शनिवारमात्र निस्कने थप पृष्ठहरूले मेरो मन तान्न्ये ।

रेडियो समाचार सुन्नुपर्छ भन्ने सोच मेरो दिमागमा त्यस बेला कहिले आएन । तर आज सम्झदा मेरो यस बानीले मलाई धैरै बेफाइदा गरेखै लाग्छ । एक त त्यस बेलाका हरेक राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू मैले पढेर वा अरूबाट सुनेर मात्र थाहा हुने भयो । सायद त्यसै कारण मलाई नेपालकै बारेमा पनि अति कम जानकारी भएकै लाग्छ । समाचार कम सुन्ने यस्तो बानी मेरो मात्र हो कि अरूको पनि यस्तै हुन्थ्यो खोइ कुन्नि ? सायद मलाई घरको वातावरणले पनि बढी प्रभाव पारेको हुन सक्छ । बुवाले कहिल्यै समाचार सुनेको नदेखेकाले पनि मलाई समाचारप्रति ठूलो आकर्षण नभएको होला । अर्को कुरा, समसामयिक विषयको जानकारी राख्नुपर्छ भन्ने ज्ञान मैले पढाइको सिलसिलामा पनि पाउन सकिनँ ।

रेडियोसँगको मेरो सङ्गत अहिले पनि जारी छ र मलाई हाम्रो मित्रतामा अझ बढी निखार आएकै लाग्छ, भन् गाढा भएकै लाग्छ, अचेल । टिभीभन्दा रेडियोले नै मेरो बढी समय पाएको छ । सर्वै विहान आँखा खुल्नासाथ म रेडियो नै खोल्दू र देशविदेशको हालखबर थाहा पाउने प्रयास गर्दू ।